



# लोक सेवा आयोग केन्द्रीय कार्यालय



## प्रेस विज्ञप्ति

### लोक सेवा आयोगको ७२औं वार्षिक उत्सव सम्पन्न

लोक सेवा आयोगको ७२औं वार्षिक उत्सव कार्यक्रम २०७९ साल असार १ गते विविध कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । वि.सं. २००८ साल असार १ गते स्थापना भएको लोक सेवा आयोगले योग्यता, स्वच्छता र निष्पक्षताको मूल मन्त्रलाई आत्मसात गरी जनशक्ति आपूर्तिको व्यवस्था मिलाउँदै आएको छ । आयोगको ७२औं वार्षिक उत्सवको अवसरमा अन्तर संवैधानिक निकाय हाजिरी जवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, नेपाल टेलिभिजनमा परिसंवाद कार्यक्रम, गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा विशेषाङ्क प्रकाशन एवम् मूल समारोह अन्तर्गत मञ्चको कार्यक्रम आयोजना गरिएको थियो । अन्तर संवैधानिक निकाय हाजिरी जवाफ प्रतियोगितामा ८ वटा निकायहरू सहभागी भएको, सहभागी समूहबीच २०७९ साल जेठ ३० गते ४/४ वटा समूहबीच छुट्टाछुट्टै दुई चरणमा प्रतिस्पर्धा गराई प्रत्येक चरणबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने दुई-दुई समूह छनौट गरी ४ समूहबीच २०७९ साल जेठ ३१ गते अन्तिम प्रतियोगिता सम्पन्न गरिएको थियो । General Round, Rapid Fire Round, Buzzer Round and Audio Visual Round मा समूहले प्राप्त गरेको कूल अङ्कको आधारमा लोक सेवा आयोगको समूह प्रथम, थारू आयोगको समूह दोस्रो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समूह तेस्रो र राष्ट्रिय मानव अधिकार आयोगको समूह चौथो भएको थियो । आयोगका माननीय अध्यक्षज्यू, सदस्यज्यूहरू एवम् सचिवज्यूबाट २०७९ साल जेठ ३१ गते सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई शिल्ड, स्वर्ण, रजत र कास्य पदक एवम् प्रमाणपत्र तथा सहभागी अन्य सम्पूर्ण सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । यस्ता कार्यक्रमबाट संवैधानिक निकायका कर्मचारीहरूबीच समन्वय बढ्ने, ज्ञानको दायरा विस्तार हुन गई मित्रवत सम्बन्ध विस्तार हुने विश्वास गरिएको छ । साथै विश्व रक्तदान दिवसको दिन समेतलाई मध्यनजर गरी २०७९ साल जेठ ३१ गते June 14 तारिखका अवसरमा आयोगको भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा आयोगका २५ जना कर्मचारीहरूले रक्तदान गरी मानिसको अमूल्य जीवन बचाउने मानवीय कार्यमा सहयोग पुऱ्याउनु भएको थियो । २०७९ साल जेठ ३१ र असार १ गते नेपाल टेलिभिजनबाट प्रसारित परिसंवाद कार्यक्रममा सहभागी आयोगका माननीय अध्यक्ष श्री माधवप्रसाद रेग्मी, आयोगका पूर्व अध्यक्ष श्री तीर्थमान शाक्य एवम् प्राध्यापक श्रीकृष्ण श्रेष्ठबाट आयोगले सम्पादन गरेको कार्यको समीक्षा, जनशक्ति छनौट विधि

अन्तर्गत आयोगले अवलम्बन गरेको छनौट प्रक्रिया, आयोगले भोग्नु परेको समस्या र भावी दिशा समेतका विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो । २०७९ साल असार १ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा आयोगका विभिन्न गतिविधिहरू समावेश गरिएको विशेषाङ्क प्रकाशन गरिएको थियो।

आयोगको ७२औं वार्षिक उत्सवको दिन २०७९ साल असार १ गते भएको मञ्चको कार्यक्रम सम्माननीय राष्ट्रपतिज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । सम्माननीय राष्ट्रपतिज्यूको कार्यक्रम स्थलमा आगमनसंगै राष्ट्रिय गानबाट शुरू भएको कार्यक्रममा स्वागत मन्तव्य आयोगका सचिव श्री महेन्द्रप्रसाद गुरागाईंले राख्नुभएको थियो । सम्माननीय राष्ट्रपतिज्यूबाट दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुदघाटन गरिएको थियो । कार्यक्रमको समुदघाटन पश्चात् आयोगका माननीय अध्यक्षज्यूबाट मन्तव्य राख्दै आयोगले आफ्नो स्थापना कालदेखि हालसम्म सम्पादन गरेका कार्यहरू, वर्तमान आयोगको एक वर्षे कार्यकालमा सम्पादन गरिएका कार्यहरू र आगामी सोचका विषय प्रस्तुत गर्नु भएको थियो । यसै अवसरमा आयोगमा उत्कृष्ट कार्य गर्ने आ.व. २०७७/७८ का तीन जना र आ.व. २०७८/७९ का तीन जना गरी छ जना कर्मचारीलाई नगद पुरस्कार सहित सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणपत्र वितरण गरी पुरस्कृत गरिएको थियो भने आयोगमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने आ.व. २०७७/७८ का तीन जना र आ.व. २०७८/७९ मा दुई जना गरी जम्मा पाँच जना कर्मचारीलाई दोसल्ला ओढाई सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । यसै उपलक्ष्यमा सम्माननीय राष्ट्रपतिज्यूबाट लामो समय (१२ वर्ष)सम्म आयोगको सदस्यको रूपमा कार्यरत रहनुभएका बहुआयामिक व्यक्तित्व आयोगका पूर्व सदस्य डा. गौरिशंकर लाल दासलाई प्रमाणपत्रका साथ दोसल्ला ओढाई सम्मान गरिएको थियो । सम्माननीय राष्ट्रपतिज्यूले आयोगका काम कारवाही प्रति खुसी व्यक्त गर्दै आगामी दिनमा थप प्रभावकारीरूपमा काम गर्न मार्गनिर्देशन व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा आयोगका माननीय सदस्य श्री माधव बेल्लासेज्यूबाट सम्माननीय राष्ट्रपतिज्यू, सम्पूर्ण अतिथिगण, आयोगका कर्मचारी तथा ७२औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित विभिन्न कार्यक्रममा सहयोग पुऱ्याउनुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।

तोयनारायण सुवेदी  
सहसचिव एवम् प्रवक्ता

२०७९ साल असार २ गते